




पुनर्वास नगरपालिकाको

" अनुदान तथा आर्थिक सहायता निर्देशिका २०७५ "

कार्यपालिकाबाट पारित मिति:-२०७५/०५/१०



पुनर्वास नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
पुनर्वास, कञ्चनपुर
७नं. प्रदेश, नेपाल

पुनर्वास नगरपालिकाको
अनुदान तथा आर्थिक सहायता निर्देशिका २०७५

कार्यपालिकाबाट पारित मिति:-२०७५/०५/१०

प्रस्तावना :

पुनर्वास नगरपालिकाबाट विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरूलाई प्रदान गरिने आर्थिक, प्राविधिक, कार्यक्रम तथा जिन्सी मालसामान लगायतका अनुदान छिटो, छरितो, मितव्ययी, पारदर्शी एवं प्रभावकारी रूपमा प्रवाह गर्न र अनुदान प्राप्त गर्ने संघ संस्थाहरूलाई अनुशासित, जबाफदेही, उत्तरदायी बनाई परिणाम हासिल गर्न, पुनर्वास नगरपालिकाको कोषको सही सदुपयोग गर्न र गराउन स्थानीय सरकार संचालन, ऐन २०७४ को दफा १०२ ले दिएका अधिकार प्रयोग गरी यो निर्देशिका बनाइ लागु गरिएको छ ।

परिच्छेद १

१. संक्षिप्त नाम र प्रारम्भ:

क. संक्षिप्त नाम : यस निर्देशिकाको नाम "पुनर्वास नगरपालिका अनुदान तथा आर्थिक सहायता निर्देशिका २०७५" रहनेछ ।

ख. "प्रारम्भ" यो निर्देशिका कार्यपालिकाबाट स्वीकृत भएको मिति बाट लागु हुनेछ ।

२. परिभाषा र व्याख्या :

क. "ऐन" भन्नाले "स्थानीय सरकार संचालन, ऐन २०७४" लाइ जनाउनेछ ।

ख. "सभा" भन्नाले पुनर्वास नगरपालिकाको नगरसभालाई जनाउने छ ।

ग. "कार्यपालिका" भन्नाले पुनर्वास नगरपालिकाको नगर कार्यपालिकालाई जनाउनेछ ।

घ. "विधान" भन्नाले संस्थाका स्वीकृत विधानलाई जनाउने छ ।

ङ. "सञ्चालक समिति वा कार्यकारी समिति" भन्नाले संस्थाको विधान अनुसार कार्यकारीको रूपमा कार्य गर्ने गरी गठित अधिकार प्राप्त समितिलाई जनाउने छ ।

च. "संस्था" भन्नाले प्रचलित कानून बमोजिम गठीत सामाजिक, आर्थिक, साहित्यिक, शैक्षिक, बौद्धिक, धार्मिक, साँस्कृतिक, वैज्ञानिक आदि कार्य गर्न गठित संघ, संस्था, संगठन, क्लब, अध्ययन केन्द्र, मण्डल, परिषद आदि गैर सरकारी निकायहरू र विद्यालय, महाविद्यालय, स्वास्थ्य संस्थाहरू आदि सरकारी संस्थाहरूलाई जनाउनेछ ।

छ. "प्रस्ताव" कार्यक्रमको विस्तृत विवरण सहित अनुदान माग गरिएका अनुसुचि १ बमोजिमको निवेदन सहितको परियोजनालाई जनाउने छ ।

ज. "लागत" कार्यक्रमका लागि लाग्ने कुल खर्च रकमलाई जनाउने छ ।

झ. "लेखा परीक्षण प्रतिवेदन" प्रचलित कानून द्वारा मान्यता प्राप्त लेखा परिक्षकबाट संस्थाको लेखा परीक्षण गरी दिएको प्रतिवेदनलाई जनाउने छ ।

ञ. "सार्वजनिक निजि साझेदारी" भन्नाले पुनर्वास नगरपालिकासँग करार गर्न योग्य कानुनी ब्यक्ति बीच लगानी, सेवा प्रवाह र जोखिम संयुक्त रूपमा बहन गर्न इच्छुक भई भएका करार ब्यवस्थालाई जनाउने छ ।

ट. लाभग्राही समूह: प्रत्यक्ष लाभ प्राप्त गर्ने ब्यक्तिहरूको समूहलाई जनाउने छ ।

- ठ. विशेष कोष: भन्नाले ऐन नियम बमोजिम खर्च लेखा स्थापना भएको कोषलाई जनाउने छ ।
- ड. अनुदान:भन्नालेसमाजका विभिन्न क्षेत्रका विकासको लागि नगरपालिकाबाट कुनै व्यक्ति वा संस्थालाई प्रदान गरिने संस्थागत अनुदान, कार्यक्रम अनुदान र पुँजीगत अनुदान समेतलाई जनाउने छ ।
- ढ. कार्यक्रम अनुदान: लागत अनुमानका आधारमा सम्झौता गरी सम्झौतामा उल्लेख भए अनुसार दिईने वस्तुगत, आर्थिक तथा प्राविधिक सहयोग लाई जनाउने छ ।
- ण. आर्थिक सहायता: विपदका समयमा, संक्रमण अबस्थामा र असहाय तथा अति गरीब व्यक्तिहरूलाई स्वास्थ्य उपचार तथा अन्य सहयोग विना लागत अनुमान अनुसूची.....बमोजिमका व्यक्ति वा संस्थालाई दिईने आर्थिक तथा प्राविधिक सहयोगलाई जनाउने छ ।
- त. “संस्थागत अनुदान”: भन्नाले वार्षिक नीति तथा कार्यक्रम अनुसार सम्झौतामा उल्लेखित शर्त अनुसार संस्था आफैले संचालन गर्ने गरी दिइने रकमलाई जनाउने छ ।

परिच्छेद २

प्राथमिकता क्षेत्र र संस्थाको सूची दर्ता

३. प्राथमिकता क्षेत्रहरू

३.१ पुनर्वास नगरपालिकाले अनुदान उपलब्ध गराउन प्रस्तावित कार्यक्रमका स्वीकृती देहायका प्राथमिकताका आधारमा गर्नुपर्नेछ :

- क. महिला, दलित, आदिवासी जनजाती र पिछडिएका समुदायहरूसंग सम्बन्धित आयमूलक, सीपमूलक, रोजगारी सिर्जना एव क्षमता विकास गर्न कार्यक्रमहरू
- ख. सम्पदा संरक्षण र पर्यटन विकास सम्बन्धी कार्यक्रमहरू,
- ग. सरसफाई, फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण, सम्बर्द्धन र विकास सम्बन्धी कार्यक्रमहरू,
- घ. विपद जोखिम न्युनीकरण सम्बन्धी कार्यक्रमहरू,
- ड. समुदायमा आधारित सहभागितामूलक कार्यक्रमहरू,
- च. शहरी तथा ग्रामिण गरिबी न्युनीकरणमा सहयोग पुर्याउने कार्यक्रमहरू,
- छ. बाल विकास, बालश्रम उन्मूलन, बालस्वास्थ्य, बालशिक्षा, बालअधिकार, बालमनोविज्ञान सम्बन्धि कार्यक्रमहरू ।
- ज. खेलकुद विकाससँग सम्बन्धित कार्यक्रमहरू
- झ. स्थानीय टोल, समुदायका क्षमता विकास, जनचेतना अभिवृद्धि, पूर्वाधार विकास, सामाजिक परिचालन एवं सहभागीतामूलक कार्यक्रम
- ञ. स्थानीय श्रोत र साधन परिचालन हुने कार्यक्रमहरू ।
- ट. ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, तथा अति विपन्न परिवारको स्वास्थ्यमा सुधार गर्ने कार्यक्रमहरू ।
- ठ. नेपाल सरकार र नगरपालिकाको उद्देश्य हासिल गर्न सहयोग पुर्याउने कार्यक्रमहरू
- ड. दीगो विकासको लक्ष्य हासिल गर्न सहयोग पुर्याउने कार्यक्रमहरू ।
- ढ. आर्थिक सहायताको हकमा:
- (१) अशक्त असहाय विरामी
- (२) अपाङ्ग

(३) बेखर्ची व्यक्तिहरु

ण. प्राकृतिक विपत्ति तथा विपदमा परेका असहाय व्यक्ति तथा परिवारहरु

त. पुनर्वास नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई जटिल रोग लागी (मुटु, मृगौला, क्यान्सर) स्वास्थ्य उपचार गर्न परेमा ।

४. सूचि दर्ता

४.१ नगरपालिकाबाट प्रदान गरिने संस्थागत तथा कार्यक्रम अनुदानका लागि नगरपालिकाको सूचना अनुसार सूचि दर्ता गर्नु पर्नेछ । सूची दर्ता गर्दा देहाय बमोजिम कागजातहरु पेश गर्नुपर्नेछ । तर आर्थिक सहयोगका लागि भने सूची दर्ता हुनु पर्ने छैन ।

४.२ सूची दर्ता गर्नका लागि आवश्यक कागजातहरु:

१. निवेदनका सङ्कल प्रति
 २. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी नविकरण सहित
 ३. आयकर दर्ता प्रमाणपत्रको प्रतिलिपी **अघिल्लो आ.व.को कर चुक्ता प्रमाण** सहित
 ४. संस्थाको विधानको प्रतिलिपी
 ५. गत आ. व. को लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपी
 ६. संस्थाको संचालक समिति **वा कार्य समिति**को बैठकको निर्णय प्रतिलिपी
 ७. वडाले कार्यक्रम उपयुक्त भनि गरेको सिफारिशको सङ्कल पत्र ।
 ८. अघिल्लो वर्षमा (यदि **अनुदान** लिएको भए) प्राप्त गरेको सहयोग रकम र सोबाट भएका उपलब्धि, खर्चको विवरणसम्बन्धित पदाधिकारीले प्रमाणित गरी पेश गर्नु पर्ने ।
 ९. समाज कल्याण परिषदमा आवद्ध भएको वा **जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्थाको रूपमा दर्ता** भएको प्रमाण पत्रको प्रतिलिपी
 १०. नगरपालिकाको गैर सरकारी संस्थाको मौजुदा सूचिमा सुचिकृत भएको प्रतिलिपी
 ११. संचालन गरिने बार्षिक वा पटके कार्यक्रमको विस्तृत विवरण ।
 १२. संस्थाको गत वर्षको आय ब्यय विवरण र हालको आर्थिक अवस्था जनिने कागजपत्रहरु
 १३. चालु आर्थिक वर्षमा संचालन गर्ने कार्यक्रमहरुको विवरण ।
 १४. संस्थाको सञ्चालक समिति **वा कार्य समिति** सदस्यहरुको विवरण ।
- ४.३ उपरोक्त कागजपत्रहरु संस्थाको अध्यक्ष वा सचिवबाट प्रमाणित गरी छाप लगाइ पेश गर्नु पर्ने ।

परिच्छेद ३

५. अनुदान तथा आर्थिक सहायताको प्रकार र प्रक्रियाहरु

५.१ अनुदानका प्रकारहरु

- क. संस्थागत अनुदान
- ख. कार्यक्रम अनुदान
- ग. आर्थिक सहायता

५.२ अनुदान वितरण गर्न प्रक्रियाहरु

- क. संस्थागत अनुदान :

कुनै पनि सरकारी संस्था, अर्धसरकारी संस्था, सहकारी संस्था वा कानून बमोजिम स्थापित गैर नाफामूलक संस्थाहरुलाई त्यस संस्थाले पेश गरेको प्रस्ताव दफा ३ मा उल्लेखित प्राथमिकताको आधारमा कार्यक्रम स्वीकृत गरी संस्था आफैले सम्पूर्ण कार्य गर्ने गरि प्रगति विवरणका आधारमा निकासो उपलब्ध गराइनेछ । तर शुरुमा स्वीकृत कार्यक्रमको एक तिहाइ रकम पेशकी स्वरूप उपलब्ध गराउन सकिनेछ । प्रथम किस्ता पेशकीबाट कार्यक्रम संचालन गर्दा नगरपालिकालाई जानकारी दिनु पर्ने र अन्तिम किस्ता रकम भने कार्यसम्पन्न भए पश्चात मात्र उपलब्ध गराउन सकिने छ । यसरी सम्बन्धित संस्थाले कार्यक्रम बनाइ खर्च गर्नेगरि निकासो पठाउँदा उक्त कार्यको लेखा परीक्षण प्रतिवेदन समेत उपलब्ध गराउने व्यवस्था समेत सम्झौतामा उल्लेख गर्नु पर्नेछ ।

ख. कार्यक्रम अनुदान:

कुनै पनि सरकारी संस्था, अर्धसरकारी संस्था,सहकारी संस्था वा कानून बमोजिम स्थापित गैर नाफामूलक संस्थाहरुलाई त्यस संस्थाले पेश गरेको प्रस्तावको दफा ३ मा उल्लेखित प्राथमिकताका आधारमा कार्यक्रम स्वीकृत गरिनेछ ।

उक्त कार्यको नगरपालिकाबाट गठित सामाजिक समिति तथा नगरकार्यपालिकाबाट खटाईएको कर्मचारी एवं नगरपालिकाले आवश्यक ठानेको अन्य कुनै समिति वा पदाधिकारीले अनुगमन मूल्यांकन गरि कार्य प्रगति विवरणका आधारमा सोधभर्ना स्वरूपरकम उपलब्ध गराइनेछ । तर शुरुमा स्वीकृत कार्यक्रमको एकतिहाइ रकम पेशकी स्वरूप उपलब्ध गराउन सकिनेछ । अन्तिम किस्ता रकम भने कार्य प्रगति र कार्य सम्पन्न भए पश्चात मात्र उपलब्ध गराउन सकिने छ ।

६.आर्थिक सहायता :

आर्थिक सहायताका लागि व्यक्ति वा संस्थाको निवेदन प्राप्त भए पछि स्वीकृत बजेटको परिधी भित्र रही अधिकार प्राप्त अधिकारीले देहाय बमोजिम रकम भुक्तानी गर्ने निर्णय गर्न सक्नेछ ।

क. प्रमुखबाट रु.५०००।- सम्म

ख. कार्यपालिका निर्णयबाट रु. २५०००।- सम्म

परिच्छेद ४

७.अनुदानका विषयगत क्षेत्रहरु

७.१ अनुदानका विषयगत क्षेत्रहरु देहाय बमोजिम हुने छन् ।

क. शैक्षिक तथा जनचेतनामूलक कार्यक्रमहरु

ख. बृद्ध वृद्धा आश्रमहरु संचालन सम्बन्धि कार्यक्रमहरु

ग. राहत तथा पुर्नस्थापना सम्बन्धि कार्यक्रमहरु

घ. वातावरण, जल बायु परिवर्तन सम्बन्धि संरक्षण , विकास र सम्बर्द्धन सम्बन्धि कार्यक्रमहरु

ड. प्रकोप तथा विपद व्यवस्थापन र पुर्व तयारी सम्बन्धि कार्यक्रमहरु

च. स्वास्थ्य शिविरहरु, रक्तदान कार्यक्रमहरु, विशेष खोप कार्यक्रमहरु

छ. अपाङ्ग बालबालिका हेरचाह, उद्धार, शिक्षा र पुर्नस्थापना सम्बन्धि कार्यक्रमहरु

ज. मसानघाट, चिहान, क्रिया पुत्री दाह संस्कार व्यवस्थापन सम्बन्धि कार्यक्रमहरु ।

- झ. स्वबासी (सुकुम्बासी) समस्या समाधान सम्बन्धि कार्यक्रमहरू
- ञ. घरेलु बाल श्रमिक सम्बन्धि कार्यक्रमहरू
- ट. सडक बाल बालिकाका पुनस्थापना, शिक्षा, उद्धार सम्बन्धि कार्यक्रमहरू
- ठ. वेवारिस सडक मानव (मानसिक रोगी, वृद्ध, घर बार बिहिन मानिसहरू) सम्बन्धि कार्यक्रमहरू
- ड. बेरोजगारका लागि सीपमुलक तालीम (गैर नाफामुलक) सञ्चालन गर्न संस्थाहरू
- ढ. वृक्षारोपण (नदी किनार, सडक पेटी, सार्वजनिक स्थल आदि) सम्बन्धि काय गर्न संस्थाहरू
- ण. स्थानीय भाषा, संस्कृति संरक्षण र विकास सम्बन्धि कार्यक्रमहरू
- त. राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्पदा संरक्षण, विकाससँग सम्बद्ध सम्बन्धि कार्यक्रमहरू
- थ. ऐतिहासिक पोखरी, उधान, पाटी, पौवा, सत्तल, मन्दिर, गुम्बा, देवल आदिका संरक्षण, सम्बर्द्धन, विकास सम्बन्धि कार्यक्रमहरू
- द. स्थानीय जात्रा, पर्व, उत्सव र यस्तै प्रकारको सम्बन्धि कार्यक्रमहरू
- ध. खेलकुदका विकाससँग सम्बन्धित स्थानीय, **जिल्ला** तथा राष्ट्रिय स्तरका प्रतियोगिता सम्बन्धि कार्यक्रमहरू
- न. स्थानीय जनचेतना मुलक सकारात्मक सोच अभिवृद्धि गराउने उद्देश्यले संचालित कार्यक्रमहरू

द. कार्यक्रम अनुदान

- द. १ स्वास्थ्य संस्था, विद्यालय तथा सामुदायिक भवन आदि, निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग :
 - (क) विद्यालय र सामुदायिक भवन निर्माण, सुधार, जिर्णोद्धार, मर्मत गर्नका लागि आर्थिक वा प्राविधिक सहयोग आवश्यक भएका लिखित जानकारी कार्यालयले प्राप्त गरी स्वीकृत भएमा, प्राविधिकबाट पुष्ट्याइ गरिएका लागत अनुमान, अन्य निकायको सहभागीता सम्बन्धि लिखित प्रतिबद्धता, सम्बन्धित पक्षले व्यहोर्न आर्थिक तथा प्राविधिक लागत मुल्य खुलेको विवरण सहितको कागजातलाई आधार लिईनु पर्ने छ । त्यस्ता भवन निर्माणमा सहयोग उपलब्ध गराउँदा कुल लागतको **छैसठ्ठी** प्रतिशतले हुन आउने रकम वा **पाँच** लाख भन्दा बढि नहुने गरी उपलब्ध गराईने छ ।
१. स्वास्थ्य, शिक्षा, भाषा, संस्कृति, मेलमिलाप केन्द्र, पाटी पौवा सत्तल, खेलकुद, वृक्षारोपण, वातावरण संरक्षण, विकास तथा सम्बर्द्धन सम्बन्धि कार्यक्रम :
 - क. माग रकमको प्रयोजन, उद्देश्य र सो को प्रयोगबाट नगरपालिका वा नगरवासीलाई हुनसक्ने प्रत्यक्ष वा अप्रत्यक्ष फाईदाको मापन सहितको अनुदान माग निवेदन निवेदकबाट प्राप्त गर्नुपर्ने छ ।
 - ख. माग अनुसारका कार्यक्रम संचालन हुने स्थान र लागतको यकिन र सो कार्यक्रम संचालन गर्न लाग्ने खर्च व्यहोर्ने श्रोतहरू निवेदकबाट स्पष्ट खुलाउन पर्ने छ ।
 - ग. यस्ता कार्यक्रमहरू नगरकार्यपालिकाको बैठकबाट वा नगर कार्यपालिका बैठकबाट अधिकार प्रत्यायोजन भए अनुसार स्वीकृत भई कार्यान्वयन गरिने छ ।
 - घ. आर्थिक सहायता तथा कार्यक्रम सहयोगको जानकारी सम्बन्धित संस्था वा व्यक्तिलाई समाजिक विकास शाखाले स्वीकृत भएको मितिले यथाशक्य चाँडो दिनु पर्ने छ ।

२. खेलकुद

- क. सम्बन्धित वडाबाट खेलकूद कार्यक्रम संचालन गर्न उपयुक्त र आवश्यक छ भनी गरेका सिफारिस पत्र

ख. सम्बन्धित कार्य समितिले नगरपालिकासँग आर्थिक सहयोग लिइ कार्यक्रम संचालन गर्ने भनि गरेका निर्णय र नगरपालिकामा सम्पर्क र समन्वय गर्ने पदाधिकारीको नाम र पद खुलेको आधिकारीक पत्र ।

ग. सम्बन्धित निकायमा दर्ता भएको प्रमाण पत्रको नविकरण सहितको प्रतिलिपी ।

घ. विधानको प्रतिलिपी । (पहिले पेश भएको भए आवश्यक नहुने)

ङ. खेलकुद सञ्चालन समय तालिका सहित विष्टृत विवरण

८.२ माथी उल्लेखित विवरण सहित खेलकुदको लागि आर्थिक सहयोग माग भएमा उपयुक्त र आवश्यकताको आधारमा देहाय बमोजिम सम्म सहयोग उपलब्ध गराउन सक्नेछ ।

अ. फुटबल, भलिबल, कराँटे लगायतका खेलकुदको लागि

- जिल्ला स्तरिय प्रतियोगितामा रु.२५,०००।-
- नगर स्तरिय प्रतियोगितामा रु. २०,०००।-
- वडा वा टोल स्तरिय प्रतियोगितामा रु.१०,०००।-

९.औषधी उपचार

९.१ नगरपालिकाले औषधी उपचारका लागि सहयोग उपलब्ध गराउँदा निम्न प्रक्रिया अवलम्बन गर्नेछ :

क. सम्बन्धित व्यक्ति वा नीजका अभिभावक वा नीजको संरक्षकको निवेदन ।

ख. निवेदन साथ सम्बन्धित अस्पताल, नर्सिङ होम वा स्वास्थ्य क्लिनिक वा जाँच गर्ने स्वीकृत चिकित्सकले जाँच गरेका प्रमाणका प्रतिलिपी । यस्ता कागजात निवेदन दिने मिति भन्दा १ एक महिना पुरानो भएमा मान्य हुन छैन ।

ग. सम्बन्धित चिकित्सकले उपचारका लागि लेखी दिएका औषधीहरूको विवरण र सो खरिदका लागि अनुमानित लाग्ने खर्चको विवरण ।

घ. कडा रोग लागि अपरेशन गर्नु पर्ने, कुनै अङ्ग फेरुनु पर्ने वा उपचारका लागि धेरै खर्च लाग्ने भएमा सो का लागि मेडिकल बोर्डको सफारिस पेश गर्नु पर्नेछ ।

ङ. औषधी उपचार सहयोग एक व्यक्तिलाइ रोग र उपचारको प्रकृति हेरी नगर प्रमुखको निर्णय अनुसार एक पटकमा रु.१०,०००।(दशहजार रूपैया) सम्म सहयोग उपलब्ध गराउन सक्नेछ । तर उपनियम (घ) बमोजिम मेडिकल बोर्डको सिफारिस सहित सहयोग माग भएको हकमा नगरकार्यपालिकाको बैठकमा पेश गरी निर्णय भए बमोजिम अधिकतम रु १,००,०००।- (एकलाख रूपैया) सम्म सहयोग उपलब्ध गराउन सकिनेछ ।

च. औषधी उपचार सहयोग उपलब्ध गराउँदा नगरपालिका सामाजिक विकास शाखा(स्वास्थ्य)बाट उठान भई आर्थिक प्रशासन शाखा समेतको बजेट सम्बन्धी राय लिई प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

१०.प्रकोप व्यवस्थापन सहयोग

१०.१ नगरपालिकाले प्रकोप व्यवस्थापनको लागि सहयोग उपलब्ध गराउँदा निम्न प्रक्रिया अवलम्बन गर्नेछ ।

क. आगलागी वा बाढि पहिरोले घर जग्गा वा धन सम्पति नष्ट भएमा सम्बन्धित व्यक्ति वा नीजको नजिकको परिवारले नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि सहितको निवेदन दिनु पर्नेछ ।

- ख. निवेदन साथ सम्बन्धित वडाको सिफारिस पत्र, प्रहरी प्रशासनको क्षति विवरण सहितको सिफारिस पत्र । यस्ता कागजात निवेदन दिने मिति भन्दा १ एक महिना पुरानो भएमा मान्य हुन छैन ।
- ग. आगलागी वा बाढि पहिरोले घर जग्गा वा धन सम्पति नष्ट भई सहयोग उपलब्ध गराउंदा नगरपालिकाको तोकिएको शाखाबाट उठान भई आर्थिक प्रशासन शाखा समेतको बजेट सम्बन्धी राय लिई प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश हुनेछ ।
- घ. आगलागी वा बाढि पहिरोले घर जग्गा वा धन सम्पति नष्ट भएको परिवारलाई क्षतिको विवरण हेरी नगर प्रमुखको निर्णय अनुसार एक पटकमा रु.१०,०००। (दशहजार रूपैया) सम्म सहयोग उपलब्ध गराउन सक्नेछ । तर धन जन समेत ठूलो मात्रामा क्षति भएको भएमा नगरकार्यपालिकाको बैठकमा पेश गरी निर्णय भए बमोजिम अधिकतम रु.१००,०००।- (एकलाख रूपैया) सम्म सहयोग उपलब्ध गराउन सकिनेछ ।

११. छात्रवृत्ति

११.१ नगरपालिका क्षेत्रभित्रका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत गरीव तथा जेहेन्दार विद्यार्थीहरूलाई निम्न आधारहरू बिश्लेषणा गरी छात्रवृत्ती उपलब्ध गराईनेछ :

- क. छात्रवृत्ति उपलब्ध गराउनु पर्ने अवस्थाको विद्यार्थीलाई नगरपालिका क्षेत्रभित्र संचालित विद्यालयमा निःशुल्क अध्ययन गराउन माथीको प्रक्रिया बमोजिम छनोट गरी सिफारिस गरिने छ । प्रत्येक संस्थागत विद्यालयले कूल भर्नाको १० प्रतिशत विपन्न परिवारका विद्यार्थीलाई नगरपालिकाको सिफारिसमा निःशुल्क अध्ययन गराउनु पर्ने छ । निश्चित आय नभएका विपन्न परिवारका बालबच्चा, शारिरीक अपाङ्ग, अभिभावक नभएका बालबालिका, दलित, विपन्न जनजाती एव सुकुम्वासीका बालबालिकाहरूलाई यो छात्रवृत्ती का लागि प्राथमिकता दिईनेछ ।
- ख. छात्रवृत्तीका लागि विद्यार्थी वा अभिभावकले सम्बन्धित वडाबाट छात्रवृत्ती आवश्यक भएको भनि किटानी साथ गरेका सिफारिस पत्र र सम्बन्धित विद्यालयको एक वर्षको लागने कुल शैक्षिक खर्च खुलाइ गरेका सिफारिस पत्र साथ निवेदन पत्र पेश गर्नु पर्नेछ ।
- ग. यसरी पेश भएपछी सामाजिक विकास शाखा / शिक्षा शाखाले आवश्यक कुरा बुझी वढीमा एक वर्षका लागि छात्रवृत्ती उपलब्ध गराउन निम्न व्यहोरा सहित खुलाइ सिफारीस नगरपालिका समक्ष पेश गर्नेछ ।
- घ. स्वीकृतीका लागि पेश हुन आएका छात्रवृत्ती सम्मन्धी आवेदन सामजिक समितिमा पेश गरी निर्णय भए बमोजिम गर्नु पर्ने छ । विद्यालय शिक्षा पुरा गरी उच्च शिक्षा अध्ययन गर्न कठिन भएका तथा निश्चित आय नभएका विपन्न परिवारका विद्यार्थी, शारिरीक अपाङ्ग, दलित, विपन्न जनजाती एव सुकुम्वासीका विद्यार्थीहरूलाई कार्यपालिका बैठकबाट निर्णय भए बमोजिम यो छात्रवृत्ती प्रदान गरिने छ । अध्ययनको बिषयहेरी छात्रवृत्तीको कुल सहयोग रकम वार्षिक रु.३०,०००। (तीस हजार) भन्दा वढी हुने छैन । छात्रवृत्ती उपलब्ध गराउने/नगराउने अधिकार नगरपालिकामा सुरक्षित रहनेछ ।
- ड. छात्रवृत्ती पाउने विद्यार्थीले नगरपालिकाबाट रकम लगेका मितिले १५ दिनभित्र शैक्षिक सामाग्री खरिद गरेका विल , कलेज फि को विल भर्पाइ सामाजिक विकास शाखा (शिक्षा) मा पेश गर्नुपर्नेछ ।

च. विद्यार्थीले विद्यालयका हरेक परिक्षाका नतिजाका प्रमाणित प्रतिलिपी नतिजा प्राप्त गरेको मितिले ७ दिनभित्र सामाजिक बिकास शाखा / शिक्षा शाखामा पेश गर्नु पर्नेछ । सोही नतिजाका आधारमा छात्रवृत्ती निरन्तर दिने वा नदिने निर्णय नगरपालिकाले गर्न सक्नेछ ।

छ. एक पटक छात्रवृत्ती पाइ सकेका विद्यार्थीले विद्यालयको वार्षिक परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेमा मात्र नगरपालिकाले छात्रवृत्ती निरन्तर उपलब्ध गराउनेछ ।

परिच्छेद ५

१२.संस्थागत कार्यक्रम प्रस्ताव पेश गर्ने:

१२.१ नगरपालिकाले सूचिकृत संस्थाहरूबाट प्रस्ताव माग गर्न सक्नेछ । संस्थाहरूले अनुदान माग गर्नुपरेमा देहाय बमोजिम कागजात सहित प्रस्ताव पेश गर्नपर्नेछ । तर व्यक्तिगत आर्थिक सहायताका लागि निवेदन मात्र भए पनि पुग्नेछ । प्रस्तावका साथमा पेश गर्नुपर्ने आवश्यक कागजातहरू :

क. निर्धारित ढाँचाका प्रस्ताव सहितको निवेदन प्रति ।

ख. संस्था दर्ता प्रमाणपत्रका नविकरण सहितको प्रतिलिपी ।

ग. आयकर दर्ता प्रमाणपत्र र **अघिल्लो आ.व.को कर चुक्ता प्रमाण** सहितको प्रतिलिपी ।

घ. संस्थाका विधानका प्रतिलिपी ।

ङ. लेखा परिक्षण प्रतिवेदनका प्रतिलिपी ।

च. संस्थाको संचालक समिति **वा कार्य समितिको** बैठकका निर्णय प्रतिलिपी ।

छ. वडाले कार्यक्रम उपयुक्त भनि गरेको सिफारिशको सक्कल पत्र ।

ज. अघिल्ला वर्षमा (यदि लिएका भए) प्राप्त गरेको सहयोग रकम र सोबाट भएका उपलब्धि, खर्चका विवरण सम्बन्धित पदाधिकारीले प्रमाणित गरी पेश गर्नु पर्ने ।

झ. समाज कल्याण परिषदमा आवद्ध **वा जिल्ला प्रशासन कार्यालयमा** दर्ता भएको प्रमाण पत्रका प्रतिलिपी

ञ. नगरपालिकामा मौजुदा सूचिमा सुचिकृत भएको प्रतिलिपी

ट. संचालन गरिने वार्षिक वा पटके कार्यक्रमको विस्तृत विवरण ।

ठ. संस्थाको गत वर्षको आय व्यय विवरण ।

ड. आर्थिक वर्षमा संचालन गर्ने कार्यक्रमहरूको विवरण ।

ढ. संस्थाको कार्य समित सदस्यहरूको विवरण ।

१३.प्रस्ताव छनौट तथा स्वीकृति:

१३.१ प्रस्ताव प्राप्त भएपछि सम्बन्धित शाखाले परियोजना छनौटका लागि देहाय बमोजिम कुराहरू भए नभएका जाँच गर्नेछ । प्रस्ताव छनौटका लागि देहाय बमोजिम भएका हुनुपर्नेछ :

क. प्रस्तावका साथमा दफा १२ मा तोके बमोजिम कागजातहरू भएको ।

ख. प्राप्त कार्यक्रम प्रस्ताव नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको ।

ग. प्रस्तावमा सहयोग वा सहकार्य गर्न माग गरेका कार्यक्रमको हकमा निम्न कुराहरू स्पष्ट भएको हुनुपर्ने:

१. कार्यक्रममा सहकाय गर्ने संस्था तथा निकायहरू ।

२. कार्यक्रमको संचालन गर्न विभिन्न संस्था तथा निकायहरूबाट बेहोरिने रकमहरू ।

३. रकम प्राप्त गर्ने समय

४. रकम प्राप्त गर्ने तरिका

- घ. उल्लेखित विवरणहरू पूरा भएपछि सम्बन्धित सामाजिक विकास शाखाबाट संस्थाको कार्यालय तथा कार्यक्रम संचालन स्थलको निरिक्षण गर्न सक्नेछ । निरिक्षणका क्रममा निरिक्षण कर्ताले संस्थाको भौतिक स्रोत साधन, जनशक्ति तथा क्षमता सम्बन्धमा समेत अध्ययन गर्नु पर्नेछ ।
- ङ. सामाजिक विकास शाखाले संस्थाको निरिक्षण गरी सो को प्रतिवेदन प्रस्ताव साथ संलग्न गरी सो प्रस्ताव सिफारिस सहित अधिकार प्राप्त अधिकारी समक्ष पेश गर्नुपर्नेछ ।
- च. माथि जे सुक लेखिएका भएता पनि प्रस्ताव स्वीकृत गर्ने नगर्ने अधिकार नगरपालिकामा निहित रहनेछ ।
- छ. सम्झौता : अनुदान प्रस्ताव छनौट भइ स्वीकृती भए पश्चात सम्बन्धित संस्था र नगरपालिका बीच सम्झौता गनुपर्नेछ । सम्झौताका नमूना अनुसूचि २ मा उल्लेख गरिएको छ । सम्झौता भए पश्चात संस्थाले सम्झौतामा उल्लेखित बुँदा बमोजिम कार्यक्रम संचालन गनु पर्नेछ । तर १५ (पन्ध्र) हजार रुपैया भन्दा कम अनुदान रकम र आर्थिक सहायता रकमका लागि सम्झौता गर्नु पर्ने छैन ।

परिच्छेद ६

१४. अनुदान रकमको भुक्तानी प्रक्रिया

१४.१ नगरपालिकाले संस्थागत, कार्यक्रमगत र आर्थिक सहायता स्वरूप प्रदान गरिने रकम भुक्तानी गर्ने प्रक्रिया देहाय बमोजिम हुनेछ :

१४.१.१ सम्झौता भएपछि सम्झौतामा उल्लेख भए अनुसार कागजात सहित सम्बन्धित संस्थाले रकम माग गर्नु पर्नेछ । नगरपालिकाले सम्झौता अनुसार पहिलो किस्ता रकम बढीमा सम्झौता रकमका तेत्तीस प्रतिशत मात्र उपलब्ध गराउनु पर्नेछ । बाँकी किस्ता रकम देहायका प्रगति प्रतिशत विवरणका आधारमा उपलब्ध गराउनु पर्नेछ । तर अन्तिम किस्ता रकम भने कार्यसम्पन्न प्रतिवेदनका आधारमा मात्र उपलब्ध गराउन पर्नेछ । रकम उपलब्ध गराउने आधारहरू :

क. पहिलो किस्ता सम्झौता रकमका ३३ प्रतिशत पेशकी स्वरूप उपलब्ध गराउन सक्ने ।

ख. दोश्रो किस्ता काम सम्पन्न गरेको प्रतिवेदनका आधारमा ३३ प्रतिशत पहिलो किस्ताको उपलब्ध गराउने । दोश्रो किस्ताका पेशकी फछ्यौट गरि बाँकी ३७ प्रतिशत वा खर्च रकम (लागत रकम भन्दा बढी नहुने गरी)सोधभर्ना दिने ।

१४.१.२ संस्थालाई उपलब्ध गराउने रकम एकाउन्टपेयी चेक मार्फत हुनेछ ।

१४.१.३ दश हजार रुपैयासम्मको सहयोग संस्थालाई पुरै उपलब्ध गराइनेछ र सो भन्दा बढीको सहयोग सम्झौतामा उल्लेख गरिए अनुसार किस्ता बन्दिमा उपलब्ध गराइनेछ ।

१४.१.४ दश हजारसम्मका संस्थागत वा कार्यक्रम अनुदान संस्थालाई उपलब्ध गराउँदा सम्झौता नगरि खर्च प्रमाणका आधारमा एकमुष्ट उपलब्ध गराउन सकिनेछ ।

१४.१.५ सम्झौता अनुसारका कार्य नभएमा बाँकी रकम उपलब्ध गराइने छैन र सो सम्झौता गर्न संस्थाहरुबाट अनुदान वापत उपलब्ध गराइएका रकम सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।

१४.१.६ प्रगति विवरण पेश नगर्न संस्थाहरुलाई पुनः संस्थागत तथा कार्यक्रम सहयोग उपलब्ध गराइने छैन ।

१४.१.७ माथि जुनसुकै लेखिएका भएता पनि व्यक्तिगत आर्थिक सहायता रकम बढीमा रु.१००००।-सम्म हुनेछ र उक्त रकम निवेदनका आधारमा अवस्था हेरी उपलब्ध गराउन सकिनेछ । आर्थिक सहायता उपलब्ध गराउने वा नगराउने अधिकार नगरपालिकामा निहित रहनेछ ।

१४.१.८ यस निर्देशिकामा तोकिए विपरित अनुदान वितरण गरिएमा, त्यस्ता आदेश दिने, आदेश दिन सिफारीस र सहयोग गर्ने एव भुक्तानी दिने कर्मचारी तथा पदाधिकारीबाट असुल उपर गरिने छ ।

परिच्छेद ७

१५.निरिक्षण, अनुगमन तथा मूल्यांकन प्रतिवेदन

१५.१ सम्झौता अनुसारका कार्य भए नभएका सम्बन्धमा जानकारी लिन सम्बन्धित शाखाले निरिक्षण वा अनुगमन गर्नुपर्नेछ । यसरी समय समयमा निरिक्षण, अनुगमन तथा मूल्यांकन गरीएका प्रतिवेदन सम्बन्धित शाखाले सार्वजनिक गर्नु पर्नेछ ।

१५.२ यसरी निरिक्षण, अनुगमन तथा मूल्यांकन कार्यमा सहयोग पुर्याउनु सम्बन्धित संस्थाका कर्तव्य हुनेछ ।

१५.३ संस्थाले कार्यक्रम सञ्चालनमा लाग्ने आवश्यक सम्पूर्ण सामग्रीहरूका व्यवस्थापन आफैले गरे नगरेका विषयमा समेत अनुगमन गर्नु पर्नेछ ।

१५.४ अनुगमन र मूल्यांकनबाट प्राप्त प्रगति विवरणका आधारमा मात्र बाँकी अनुदानका किस्ता रकम भुक्तानीका लागि सिफारीस गर्नु पर्नेछ ।

१५.५ माथि जुनसुकै लेखिएका भएता पनि आर्थिक सहयोग रकमका भुक्तानी नियमानुसार प्रतिवेदन आवश्यक नभएको स्पष्ट नीतिगत निर्णय भएकाको हकमा अनुगमन तथा मूल्यांकन प्रतिवेदनका आवश्यकता पर्न छैन ।

परिच्छेद ८

बिबिध

१६.कारबाही: यस निर्देशिका विपरित आर्थिक अनुदान तथा सहयोग वितरण गरिएमा, त्यस्ता आदेश दिने, आदेश दिन सिफारीस तथा सहयोग गर्ने र भुक्तानी गर्ने कर्मचारी तथा पदाधिकारी बाट असुल उपर गरिनेछ ।

अनुसूचि १
परियोजना प्रस्ताव

कार्यक्रमका प्रस्ताव र निवेदनको ढाचा

१. संस्थाका नाम:
 २. संस्था दर्ता मिति:
 ३. नविकरण मिति:
 ४. संस्था दर्ता भएका कार्यालय:
 ५. संस्थाका कार्यक्षेत्र :
 ६. संस्थाका कार्यालय रहेका स्थान :
 ७. संस्थाका सदस्य संख्या :
 ८. कार्यक्रमका शिर्षक
 ९. कार्यक्रम स्थल
 १०. लक्षित वर्ग.....
 ११. लक्षित संख्या.....
 १२. कार्यक्रमका लागत
 - क. लागत अनुमान
 - ख. संस्था आफैले बेहोर्ने रकम र प्रतिशत :
 - ग. पुनर्वास **नगरपालिका**बाट अपेक्षा गरिएका रकम र प्रतिशत :
 - घ. अन्य निकायबाट पाउन सहयोग रकम र प्रतिशत :
 - १३ प्राविधिक सहयोग आवश्यक पर्ने/नपर्ने :
 - १४ संयुक्त लगानीमा सञ्चालन हुनेभए सा सम्बन्धि विवरण.....
 - १५ लगानी व्यहोर्न श्रोत.....
 - १६ कार्यक्रम विवरण
 - क. यस अघि यस्तै खालका कार्यक्रम संचालन भए नभएका :
 - ख. संचालन गरेको भएमा अन्य संस्था संग सहयोग लिए/नलिएका :
 - ग. सहयोग लिएका भएमा लिएका संस्थाहरु :
 - घ. हाल उक्त कार्यको अवस्था :
 - १७ अन्य विवरणहरु :
- संस्थाका पदाधिकारीहरुका नामावली :
- अध्यक्ष :
- उपाध्यक्ष :
- सचिव :
- सह सचिव :
- कोषाध्यक्ष
- सदस्यहरु :

सदस्यहरु :

सदस्यहरु :

सदस्यहरु:

अनुसूची २ सम्मझौताका ढांचा

पुनर्वास नगरपालिका रसंस्था बीच मिति.....मा सम्मझौता पत्र नगरकार्यपालिकाको कार्यालय (जसलाई यसपछि प्रथम पक्ष भनी सम्बोधन गरिनेछ) र श्री संस्था (जसलाई यसपछि द्वितीय पक्षभनि सम्बोधन गरिनेछ) का बीच पुनर्वास न.पा.का मिति निर्णय अनुसार.....स्थानमा कार्यका गर्नका लागि प्रथम पक्षले

रु.....रकम उपलब्ध गराउन र दोश्रा पक्षलेकाय गर्न गरि तपशिल बमोजिमका शर्त, बन्देज तथा दायित्वका अधिनमा रही गर्न सम्झौता पत्रमा स्वतन्त्र मन्जूरीका साथ सही छाप गरी १/१ प्रति बुझि लियो-दियो ।

शर्तहरु

१. कार्यक्रमको सम्झौता रकम.....हुनेछ, प्रथम पक्षले कार्यक्रम शुरु गर्न ३३ प्रतिशत पेशिक उपलब्ध गराउनेछ ।
२. दोश्रा पक्षले कार्यक्रम मिति र समय भित्र सम्पन्न गरी सक्नु पर्नेछ । सम्पादन गरिने कार्य गुणस्तरिय हुनु पर्नेछ ।
३. प्रथम पक्षले कार्य सम्पादनको प्रगतिका आधारमा दोश्रो किस्ता रकम द्वितीय पक्षलाई सोध भर्ना/पेशकी स्वरुप उपलब्ध गराउन पर्नेछ ।
४. प्रथम पक्षको तर्फबाट खटाइएका कर्मचारीले सम्पादित कार्यको समय समयमा अनुगमन तथा मुल्यांकन गर्नु पर्नेछ । सो को प्रतिवेदन प्राप्त भएपछि दोश्रो किस्ता भुक्तानीका लागि प्रक्रिया अगाडी बढाइनेछ । अन्तिम किस्ता रकमकार्य सम्पन्न नगरी भुक्तानी गरिने छैन । कार्य सम्पन्न भएको सात दिन भित्र काय सम्पन्न भएका दुइ प्रति पेश भए पश्चात मात्र अन्तिम किस्ता रकम भुक्तानी दिईनेछ ।
५. यस सम्झौता बमोजिम द्वितीय पक्षल काम शुरु नगरेमा वा काम शुरु गरी बीचमा छोडेमा वा कबूलियत बमोजिम काम नगरेमा प्रथम पक्षले कार्यका सम्झौता भंग गर्न सक्ने छ । यसरी सम्झौता भंग गरिएमा द्वितीय पक्षल प्रथम किस्ता वा पेशकी वापत कुनै रकम लिइ सकेका भएमा सरकारी बांकी सरह जूनसूक तवरबाट असूल उपर गरी नियमानुसार आवश्यक कारवाही गरिनेछ ।
६. यो सम्झौता कार्यान्वयन गर्दा कुनै विवाद उत्पन्न भएमा आपसी सहमतीबाट विवाद टुङ्गो लगाइनेछ । सहमतीबाट विवाद टुङ्ग्याउन नसकेमा प्रचलित नेपाल कानून अनुसार हनेछ ।
७. यस सम्झौतामा उल्लेख नभएका कुराहरुका हकमा सार्वजनिक खरीद ऐन २०६३, नगरपालिकाको अनुदान तथा आर्थिक सहायता निर्देशिका, २०७५ तथा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।
८. प्रथम पक्षबाट प्राप्त सम्मझौता रकमकम लेखापरीक्षण गर्न गराउने दायित्वय दोश्रो पक्षको हुनेछ ।
९. कार्यक्रम कार्यान्वयनको कार्यतालिका प्रथम पक्षलाई दोश्रो पक्षले उपलब्ध गराउनु पर्नेछ ।

यस निर्देशिका अनुसार गरिने कार्यक्रमहरूमा उपरोक्त बमोजिमका सम्मझौता अनिवार्य लागु हुनेछ । यस सम्मझौतामा भएका विषय बाहेकका विषयमा दुबै पक्षका मन्जुरीमा थप गर्न सकिनेछ ।

प्रथम पक्ष

.....

श्री.....

पुनर्वास नगरपालिकाका कार्यालय

साक्षी

.....

(श्री)

.....

सचिव

.....

.....संस्था

द्वितीय पक्ष

.....

अध्यक्ष श्री.....

..... संस्था

साक्षी

.....

(श्री.....)

ईति सम्वत् २०७ साल महिना गते रोज..... शभम ।

अनुसूचि ३
अनुगमन प्रतिवेदन फारम

१. संस्थाका नाम :-.....
२. संस्थाका ठेगाना :-.....
३. संस्थाका अध्यक्ष (विवरण उपलब्ध गराउन पदाधिकारी):-.....
४. कार्यक्रम शुरु मिति :-.....कार्य सम्पन्न हुने मिति.....

क्र. सं.	कार्यक्रमका विस्तृत विवरण	लक्ष्य	प्रगति	कैफियत

१. सम्मझौतामा तोकिएका कार्यहरू मितिमा सम्पन्न भए/नभएका
२. कार्यक्रम प्रगति (प्रतिशतमा)
३. लाभान्वित क्षेत्र
४. लाभान्वित वर्ग, व्यक्ति
५. अनुगमन तथा मुल्याङ्कन सुचकांक सम्मझौता अनुसार तोक्न सक्ने ।
६. कार्यक्रम समाप्ति पश्चात लाभान्वित हुन क्षेत्र, वग तथा समुदायका विवरण :
७. कार्यक्रमका लागत व्यहोना श्रोतहरू :

कार्य योजना.....

- प्रस्तावित कार्यक्रम सम्पन्न हुन समयावधि :.....
- कार्य सूचारु.....
- पुष्ट्याईका आधारहरू.....

अनुसूचि ४
सुची दर्ता

उपभोक्ता, सामुदायिक र गैरसरकारी संघ संस्थाहरूलाई सूचिदर्ता सूचना आह्वान आर्थिक वर्ष मा पुनर्वास नगरपालिकाको क्षेत्रभित्र कार्य गर्न इच्छुक संघ, संस्था, संगठन, क्लब, अध्ययन केन्द्र, मण्डल, परिषद लगायत गैर नाफामूलक गैरसरकारी संघ संस्थाहरूलाई नगरपालिकाका मौजुदा सुचिमा सूचिकृत हुन तपशील बमोजिम कागजातहरू संलग्न राखि १५ दिन भित्र आवेदन पुनर्वास नगरपालिका.....विभाग । शाखामा पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको । म्यादभित्र दर्ता हुन नआएका आवेदनहरूलाई सूचिमा समावेश गरिन छैन ।

तपशील

१. निवेदनका सक्कल प्रति
२. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी नविकरण सहित

३. प्यान दर्ता प्रमाणपत्रका प्रतिलिपी नविकरण सहित
४. संस्थाका विधानका प्रतिलिपी
५. लेखा परिक्षण प्रतिवेदनका प्रतिलिपी
६. संस्थाका संचालक समितिका बैठकका निर्णय प्रतिलिपी
७. वडाले कार्यक्रम उपयुक्त भनि गरेका सिफारिशका सक्कल पत्र ।
८. अधिल्लो वर्षमा (यदि लिएको भए) प्राप्त गरेका सहयोग रकम र सोबाट भएको उपलब्धि, खर्चका विवरण सम्बन्धित पदाधिकारीले प्रमाणित गरी पेश गर्नु पर्ने ।
९. समाज कल्याण परिषदमा आवद्ध भएको वा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमाण पत्रका प्रतिलिपी ।
१०. गत आ.व.मा नगरपालिकामा मौजुदा सूचिमा सुचिकृत भएको भए सो को प्रतिलिपि ।
११. संचालन गरिने वार्षिक वा पटके कार्यक्रमको विवरण ।
१२. संस्थाको गत वर्षको आय ब्यय विवरण ।
१३. संस्थाको सञ्चालक समिति सदस्यहरुको विवरण ।

अनुसूची ५

सूची मल्याँकनका आधारहरु

क. पेशागत र प्राविधिक योग्यता:

विगत ३ वर्षका अवधिमा कार्यानुभव सहितका कागजात	२०
विगत २ वर्षका अवधिमा कार्यानुभव सहितका कागजात	१२
विगत १ वर्षका अवधिमा कार्यानुभव सहितका कागजात	८

ख. विगतका काय सम्पादन:

कार्य सम्पादन वर्ष	अंक	भार
वार्षिक २ अंकले ५ वर्षको	१०	

ग. माग गरे अनुसारको कागज सम्बन्धी:

सम्पूर्ण कागजहरु पेश गरी पूण रुपमा पेश भएको	१०
पेश नगरेको	०

घ. स्रोत र अवस्था:

१-३ लाख सम्म बैंक मौज्जात/कार्य पूँजी	२०
१-२ लाख सम्म बैंक मौज्जात/कार्य पूँजी	१६
५०-१लाख सम्म बैंक मौज्जात	१२
३०-५० हजार सम्म बैंक मौज्जात	८

ड. कानूनी सक्षमता:

कानूनी रुपमा आवश्यक सबै कागजात भएका र कुनै कानूनी सजाय नपाएको	१०
कारवाही भएको/कालो सूचिमा भएको	०

च. सेवाको उपलब्धता:

आफैले गर्न	१०
सहकार्य, साफेदारी बाट गर्न	८
संकलन गरी गर्न भए	६
छ. सेवा पछिको	
सेवा पछिका गुणस्तर दिन सक्ने	१०
सेवा पछिका गुणस्तर दिन नसक्ने	६
ज. आवश्यक थप सेवाको उपलब्धता:	
आवश्यक थप सेवाको उपलब्धता हुने	१०
आवश्यक थप सेवाका उपलब्धता नहुने	६

अनुसुची ६

नगरपालिका भित्र विभिन्न कार्यक्रम गर्न संघ संस्थाहरूमा सार्वजनिक सूचना

पुनर्वास नगरपालिका क्षेत्रभित्र आर्थिक वर्ष २० । मा आर्थिक, सामाजिक, साँस्कृतिक र विकासका क्षेत्रमा कार्यगर्न गौरसरकारी संघ संस्थाबाट सामाजिक बिकासका क्षेत्रमा गरिने लगानिमा दोहोरो पना हटाउन, आपसमा परिपुरक समन्वय कायम गर्न, लगानी बाट नगरबासिहरूमा अधिकतम लाभ हासिल गर्न र स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार आयोजना, कार्यक्रम कार्यान्वयन र संचालन गर्दा नगरपालिकासँग समन्वय राखि गर्नुपर्ने ब्यवस्था भए अनुसार पुनर्वास नगरपालिकाकाशाखामा कार्यक्रमका उद्देश्य, लागत, कार्यक्रम स्थल, लक्षित समूह सहितका विवरण पेश गरी समन्वय गरेर मात्र आयोजना, कार्यक्रम कार्यान्वयन र संचालन गर्न सम्बन्धित सब गौरसरकारी संघ संस्थाहरूलाइ सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

.....शाखा, नगरपालिका

आज्ञाले
पिताम्बर पाण्डे
प्रमुख प्रशासकीय अधिकृत